



प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

कर्णाली प्रदेश कार्यालय

वीरेन्द्रनगर, सुर्खेत

प्रि-डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तर्फका कार्यक्रमहरूमा आवेदन फाराम भरेका प्रशिक्षार्थीहरूको नतिजा प्रकाशन गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
(सूचना प्रकाशित मिति: २०७७/०७/२८ गते)

शैक्षिक सत्र २०७७/०७८ का लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको मिति २०७७।०५।३० गते र मिति २०७७।०६।१९ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित प्रि-डिप्लोमा तहमा वर्गीकृत (निःशुल्क) छात्रवृत्ति छनौटका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना अनुसार तोकिएको मिति र समय भित्र online फाराम भरेका योग्य आवेदकहरू मध्येबाट प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका, २०७७ तथा उल्लेखित सूचना अनुसार कर्णाली प्रदेशका लागि छुट्याइएका सबै कार्यक्रमहरूको नतिजा योग्यताक्रमका आधारमा शिक्षण संस्था समेत सिफारिश गरी प्रकाशन गरिएको व्यहोरा सूचित गरिन्छ । साथै रित पूर्वक नभरिएका आवेदन फारामहरू रद्द गरिएको व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।

छनौट भएका सफल उम्मेदवारहरूले सिफारिश गरिएको शिक्षण संस्थामा मिति २०७७/८/१२ गते कार्यालय समय भित्र आफ्नो शैक्षिक योग्यताका कागजपत्र, नागरिकता/नाबालक परिचयपत्र/जन्मदर्ता प्रमाणपत्र, सरकारी/सामुदायिक विद्यालयमा अध्ययन गरेको सिफारिस पत्र र लक्षित समूहमा छनौट भएको भए सो को सक्कल प्रमाणपत्रहरू तथा छात्रवृत्ति छनौटका लागि online आवेदन भर्दा प्राप्त भएको प्रवेशपत्र सहित सिफारिश गरिएको शिक्षण संस्थामा भर्ना भई सक्नु पर्नेछ । सम्बन्धित शिक्षण संस्थाहरूले यसै सूचनालाई आधार मानी शैक्षिक योग्यताका कागजात तथा सरकारी/सामुदायिक विद्यालय भएको प्रमाणित पत्र समेत हेरी भर्ना गराउनु हुन अनुरोध छ । तोकिएको मिति र समय भित्र भर्ना हुन नआई कोटा रिक्त रहेको खण्डमा भर्ना हुन नआएको उम्मेदवारको नाम, अनुमति नं, लक्षित समूहको भए सो समेत उल्लेख गरी भर्ना म्याद सकिएको मिति पछिको ३ (तीन) दिन (मिति २०७७/८/१५ गते) भित्र यस कार्यालयको इमेल ठेगाना ctevt.karnali@gmail.com मा र सो को बोधार्थ CTEVT परीक्षा नियन्त्रण कार्यालयको इमेल ठेगाना oce.ctevt@gmail.com मा अनिवार्य रूपमा पठाउनुहुन अनुरोध छ । समयमा जानकारी नगराई छात्रवृत्ति व्यवस्थापन कार्यमा असहयोग गर्ने संस्थालाई प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका, २०७७ अनुसार भै जाने व्यहोरा जानकारी गराइन्छ ।

निर्देशक